



प्रदेश सरकार
लुम्बिनी प्रदेश
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
कृषि ज्ञान केन्द्र
दाङ्ग (नेपाल)

☎ ०८२-५६०१३०/५६००२५,
website: dang.akc.gov.np
email: akcdang@gmail.com

अभियानमुखी आलु मिसन कार्यक्रमसम्बन्धी प्रस्ताव आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०७७/०७/०४

कृषि ज्ञान केन्द्र, दाङ्गको आ.व. २०७७/७८ को स्वीकृत कार्यक्रम अनुसार अभियानमुखी आलु मिसन कार्यक्रम संचालन गर्नुपर्ने भएकोले इच्छुक कृषक/फर्म/ कम्पनी/कृषक समूह/कृषि सहकारी संस्थाहरू /जलउपभोक्ता समिति/ प्रशोधन कर्ता/ शित भण्डारण सञ्चालक संस्थाहरूले सूचना प्रकाशित भएको मितिले २९ दिन भित्र (मिति २०७७/०७/२४ गते भित्र) यस कार्यालयमा तपशिलको विवरण सहित निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यस सम्बन्धी थप जानकारी तथा आवश्यक विवरणका लागि यस कार्यालयको सूचनापाटी/वेबसाईट dang.akc.gov.np बाट रोड कोरिडोर / राजमार्ग लक्षित तथा मिसन (आलु र मकै वाली) कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ डाउनलोड गरी प्राप्त गर्न सकिनेछ। रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरू छनौटका लागि समावेश नहुने व्यहोरा समेत जानकारी गराइन्छ।

तपशिल,

सि.नं.	कार्यक्रम	सञ्चालन गर्न सकिने कृषाकलापहरू	न्यूनतम मापदण्ड	कार्यक्रम सञ्चालन हुने क्षेत्र वा स्थान	आवेदकको किसिम	अनुदानको सिमा	संलग्न गर्नुपर्ने कागजातहरू
१	आलु मिसन कार्यक्रम	आलु खेती खाद्यन र वीउ उत्पादन सम्बन्धी कृषाकलापहरू (अनुसूची-८ बमोजिम)	एक कृषकले कम्तिमा ३ कठ्ठा आलु खेती गरि एक कलष्टरमा ५ हेक्टरमा खेती गरेको हुनुपर्ने	दाङ्ग जिल्लाका सबै स्थानिय तहहरू	एकल वा संयुक्त	अनुदान प्रति हेक्टर एक लाख मात्र	- अनुसूचि ३ अनुसारको ढाँचामा निवेदन - नेपाली नागरिकताको प्रतिलिपी । - अनुसूचि ४ बमोजिम विस्तृत प्रस्ताव, फर्म/ कृषक समूह/ कृषि सहकारीहरूको दर्ता प्रमाण पत्रको प्रतिलिपि । - जग्गाको स्वामित्व देखिने कागजात, स्थाई लेखा नम्बर , मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रतिलिपी । - अनुसूचि १० बमोजिम प्रतिवद्धता पत्र । - सम्बन्धित स्थानिय तहको सिफारिश पत्र - शैक्षिक योग्यता, तालिम र अनुभवको प्रमाण पत्र । - वैदेशिक रोजगारवाट फिर्ता भएको प्रमाण पत्रको प्रतिलिपि ।

पुनश्च: थप जानकारीको लागि यस कार्यालयको फोन नं. ०८२-५६०१३० मा वा वागवानी विकास अधिकृत श्री बालकृष्ण शाह (मो.नं. ९८४७८२५५०३) लाई सम्पर्क गर्नुहुन अनुरोध छ ।